



प्रदेश राजपत्र

लुम्बिनी प्रदेश सरकारद्वारा प्रकाशित

खण्ड ९) राप्ती उपत्यका (देउखुरी), नेपाल, जेठ १८ गते, २०८२ साल (अतिरिक्ताङ्क १)

भाग १

लुम्बिनी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

राप्ती उपत्यका (देउखुरी), नेपालको

सूचना

नेपालको संविधान बमोजिम लुम्बिनी प्रदेश सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ।

संवत् २०८२ सालको ऐन नं. १

सामयिक कर राजस्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना: प्रदेश कर सङ्कलन गर्न अधिकार प्रदान गर्ने कानुन निष्प्रभावी भएको अवस्थामा कानुन बमोजिम नियमित रूपमा कर सङ्कलन गर्ने व्यवस्था मिलाउन वाञ्छनीय भएकाले,

लुम्बिनी प्रदेश सभाले यो ऐन बनाएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम "प्रदेश सामयिक कर असुली ऐन, २०८२" रहेको छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) "कर" भन्नाले सालबसाली प्रदेश आर्थिक ऐन बमोजिम लगाइने घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, कृषि आयमा कर, सेवा शुल्क, दस्तुर तथा दण्ड जरिवाना सम्झनुपर्छ र सो शब्दले प्रदेशको क्षेत्राधिकारभित्र रहेका कर लाग्ने अन्य विषयलाई समेत जनाउँछ।

(ख) "विशेष परिस्थिति" भन्नाले प्रदेशभित्र कर सङ्कलन गर्न सालबसाली प्रदेश आर्थिक ऐन प्रदेश सभामा प्रस्तुत भई प्रदेश राजपत्रमा प्रकाशन भई नसकेको समयावधिलाई सम्झनुपर्छ।

(ग) "सूचित आदेश" भन्नाले लुम्बिनी प्रदेश राजपत्रमा प्रकाशित भएको आदेश सम्झनुपर्छ।

३. **कर सङ्कलन गर्ने अधिकार:** (१) प्रदेशमा विशेष परिस्थितिको समयमा कर उठाउने कानुन निष्प्रभावी भएमा नियमित रूपमा कर सङ्कलन

गर्ने व्यवस्था मिलाउन सूचित आदेश जारी गरी कर लगाई उठाउन सक्नेछ।

(२) उपदफा (१) बमोजिम जारी हुने सूचित आदेश सो सूचित आदेशमा तोकिएको मितिदेखि लागु हुनेछ।

(३) विशेष परिस्थितिमा कर सङ्कलन गरिएको दरभन्दा त्यसपछि जारी हुने सालबसाली प्रदेश आर्थिक ऐनमा बढी दर कायम भएमा त्यस्तो ऐन लागु भएको मितिदेखि प्रदेश आर्थिक ऐनले तोकेको दरमा कर सङ्कलन गर्नु पर्नेछ।

(४) प्रदेश सरकारको सालबसाली प्रदेश आर्थिक ऐनमा तोकिएको दर बमोजिम स्थानीय तहले सङ्कलन गर्ने करको हकमा समेत उपदफा (१) बमोजिम गर्नु पर्नेछ।

४. सूचित आदेशको असर र अवधि: (१) दफा ३ को उपदफा (१) बमोजिम प्रकाशित सूचित आदेश सो सूचित आदेशमा तोकिएको मितिदेखि कानुन सरह लागु हुनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचित आदेश देहायका अवस्थामा कानुन सरह लागु हुने छैन:-

(क) संशोधन भई वा नभई यस सूचित आदेशको व्यहोरा कानुन बनी लागु भएमा,

(ख) कानुन सरह लागु हुने छैन भनी प्रदेश राजपत्रमा सूचनाद्वारा प्रदेश सरकारले निर्देश गरेमा,

(ग) खण्ड (क) र (ख) बमोजिम नभएमा प्रदेश राजपत्रमा प्रकाशित भएको छ महिना व्यतित भएपछि।

५. कर सङ्कलन गर्न सकिने: विशेष परिस्थिति समाप्त भई वा दफा ४ को उपदफा (२) बमोजिम कुनै व्यवस्था भएको अवस्थामा वा प्रदेश

आर्थिक ऐन लागु भएमा लागु भएको ऐन बमोजिम कर सङ्कलन गर्नु पर्नेछ।

६. प्रचलित कानुन बमोजिम हुने: यस ऐनमा उल्लिखित भए जति सबै यसै ऐन बमोजिम र अन्यमा प्रचलित कानुन बमोजिम हुनेछ।

आज्ञाले,

लिलाधर सुवेदी
प्रदेश सरकारको सचिव